



नेपाल बैंक लिमिटेड
NEPAL BANK LIMITED



भुक्तानी कोड/Secret Key

--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--

NBL Remit

रकम दावी फाराम (Remittance Claim Form)

मिति/Date:.....

श्री

.....शाखा

कृपया निम्न व्यहोरा बमोजिमको रकम स्थानान्तरण वा उपलब्ध गराइदिनु होला (Please provide me or transfer as following Payment order.)

पाउनेको विवरण/Receiver's Information

नाम/Name:

स्थायी ठेगाना/Permanent Address:

अस्थायी ठेगाना/Temporary Address:

टेलिफोन नं./Telephone No.:

भुक्तानी लिने बैंक तथा एजेन्ट/Receiving Agent:

भुक्तानी लिने बैंक शाखा तथा एजेन्ट/Receiving Agent:

खाता नं./Account No.:

यस फारमको आधारमा हुने कारोबारबाट उत्पन्न हुने आर्थिक दायित्व र क्षतिबाट तपाईं ने.बैं. लाई उन्मुक्ती गरी हरेक अवस्थामा म आफै जिम्मेवार हुनेछु ।

ग्राहकको हस्ताक्षर
Customer's Signature

कर्मचारीको हस्ताक्षर
Teller's Signature

बैंक वा एजेन्टको हस्ताक्षर
Bank/Agent's Signature

पठाउनेको विवरण/Sender's Information

नाम/Name:

स्थायी ठेगाना/Permanent Address:

अस्थायी ठेगाना/Temporary Address:

टेलिफोन नं./Telephone No.:

रकम/Amount:

शुल्क/Commission & Charges:

जम्मा रकम/Total Amount:

अक्षरेपी/Words:

कार्यालय प्रयोजनको लागि/Bank Use Only:

डेबिट से.नं./Dr. Schedulr No.:

--	--	--	--	--	--

